

## महिलाको राजनीतिक अधिकार सम्बन्धी महासन्धि

२० डिसेम्बर १९५२ मा महासभाद्वारा पारित प्रस्ताव ६४० (७) बमोजिम हस्ताक्षर र अनुमोदनकोलागि खुला गरिएको

लागू भएको मिति: धारा ६ अनुसार, ७ जुलाई १९५४ तदनुसार २३ असार २०११

संविदाकारी पक्षहरू,

संयुक्त राष्ट्र संघको वडापत्रमा उल्लिखित पुरुष र महिलाका अधिकारहरूको समानताको सिद्धान्तलाई कार्यान्वयन गर्न इच्छुक हुँदै,

प्रत्येक व्यक्तिसंग स्वतन्त्रतापूर्वक छानिएका प्रतिनिधिहरू मार्फत आफ्नो देशको सरकारमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भाग लिन पाउने अधिकार र आफ्नो देशको सार्वजनिक सेवामा समान पहुँचको अधिकार रहेको कुरालाई मान्यता दिँदै, तथा संयुक्त राष्ट्र संघको वडापत्र र मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्रका व्यवस्थाहरू अनुसार राजनीतिक अधिकारको उपभोग र प्रयोगमा पुरुष र महिलाको हैसियतलाई समान बनाउन इच्छुक हुँदै,

यस उद्देश्यको लागि महासन्धि सम्पन्न गर्न दृढ भएकोले,

देहाय बमोजिमका कुराहरूमा सहमत छन्:

### धारा १

महिलाहरूले कुनै पनि भेदभाव विना पुरुष सरह सबै निर्वाचनहरूमा मतदान गर्न पाउनेछन् ।

### धारा २

महिलाहरू कुनै पनि भेदभाव विना पुरुष सरह राष्ट्रिय कानूनद्वारा स्थापित सार्वजनिक रूपले निर्वाचित हुने सबै निकायहरूको निर्वाचनकालागि योग्य हुनेछन् ।

### धारा ३

महिलाहरू कुनै पनि भेदभाव विना पुरुष सरह राष्ट्रिय कानूनद्वारा स्थापित सार्वजनिक पद धारण गर्न र सम्पूर्ण सार्वजनिक कामहरू गर्न पाउने छन् ।

#### धारा ४

१. यो महासन्धि संयुक्त राष्ट्र संघको कुनै सदस्यको तर्फबाट तथा महासभाले सम्बोधन गरी आमन्त्रण गरेको अन्य कुनै राष्ट्रको तर्फबाट हस्ताक्षर हुनका लागि खुला रहनेछ।
२. यो महासन्धिलाई अनुमोदन गर्नुपर्ने र अनुमोदनका लिखतहरू संयुक्त राष्ट्र संघका महासचिव समक्ष दाखिला गर्नुपर्नेछ।

#### धारा ५

१. यो महासन्धि धारा ४ को प्रकरण १ बमोजिमका सबै राष्ट्रहरूबाट सम्मिलन हुनका लागि खुला रहनेछ।
२. सम्मिलनको लिखत संयुक्त राष्ट्र संघका महासचिव समक्ष दाखिला भएपछि सम्मिलन प्रभावकारी हुनेछ।

#### धारा ६

१. अनुमोदन वा सम्मिलनको छैठौं लिखत दाखिला भएको मितिले नब्बेऔं दिनदेखि यो महासन्धि लागू हुनेछ।
२. अनुमोदन वा सम्मिलनको छैठौं लिखत दाखिला भएपछि यो महासन्धिको अनुमोदन वा सम्मिलन गर्ने प्रत्येक राष्ट्रको हकमा सो राष्ट्रले आफ्नो अनुमोदन वा सम्मिलनको लिखत दाखिला गरेको मितिले नब्बेऔं दिनदेखि यो महासन्धि लागू हुनेछ।

#### धारा ७

कुनै राष्ट्रले हस्ताक्षर, अनुमोदन वा सम्मिलन गर्दा यस महासन्धिको कुनै धाराको सम्बन्धमा आरक्षण पेश गरेको अवस्थामा महासचिवले महासन्धिका पक्ष भईसकेका वा हुनसक्ने सबै राष्ट्रहरूलाई सो आरक्षणको पाठ संप्रेषण गर्नेछन्। सो आरक्षणको विरोध गर्ने कुनै पनि राष्ट्रले सो को संप्रेषण प्राप्त गरेका मितिले (वा महासन्धिको पक्ष भएको मितिले) नब्बे दिनभित्र आफूले सो आरक्षण स्वीकार नगर्ने कुराको सूचना महासचिवलाई दिन सक्नेछ। यस्तो अवस्थामा, त्यस्तो राष्ट्र र आरक्षण राख्ने राष्ट्रका बीच यो महासन्धि लागू हुने छैन।

#### धारा ८

१. कुनै पनि राष्ट्रले संयुक्त राष्ट्र संघका महासचिवलाई लिखित सूचना दिएर यो महासन्धि परित्याग गर्न सक्नेछ। महासचिवले त्यस्तो सूचना प्राप्त गरेको मितिले एक वर्षपछि परित्याग लागू हुनेछ।
२. पक्ष राष्ट्रहरूको संख्या छ, भन्दा कम बनाउने परित्याग लागू भएको मितिदेखि यो महासन्धि अप्रभावकारी हुनेछ।

#### धारा ९

यस महासन्धिको व्याख्या वा प्रयोगको सम्बन्धमा दुई वा सो भन्दा बढी संविदाकारी राष्ट्रहरूका बीच उत्पन्न हुनसक्ने कुनै विवादको समाधान वार्ताबाट हुन नसकेमा र विवादका पक्षहरू विवाद समाधानका अन्य उपायमा सहमत नभएमा उनीहरूमध्ये कुनै एक पक्षको अनुरोधमा सो विवादलाई निर्णयार्थ अन्तर्राष्ट्रिय न्यायालय समक्ष पेश गरिनेछ।

#### धारा १०

संयुक्त राष्ट्र संघका महासचिवले संयुक्त राष्ट्र संघका सम्पूर्ण सदस्यहरू र यस महासन्धिको धारा ४ को प्रकरण १ मा उल्लेख भएका गैर सदस्य राष्ट्रहरूलाई निम्नलिखित कुराहरूको सूचना गर्नेछन्:

- (क) धारा ४ बमोजिम प्राप्त भएका हस्ताक्षर र अनुमोदनका लिखतहरू,
- (ख) धारा ५ बमोजिम प्राप्त भएका सम्मिलनका लिखतहरू,
- (ग) धारा ६ बमोजिम यो महासन्धि लागू हुने मिति,
- (घ) धारा ७ बमोजिम प्राप्त भएका सूचना र संचारहरू,
- (ङ) धारा ८ को प्रकरण १ बमोजिम प्राप्त भएका परित्यागका सूचनाहरू,
- (च) धारा ८ को प्रकरण २ बमोजिमको खारेजी।

#### धारा ११

१. चिनिया, अंग्रेजी, फ्रान्सेली, रसियाली र स्पेनी भाषाका प्रतिहरू समान रूपले प्रामाणिक हुने यो महासन्धि संयुक्त राष्ट्र संघको अभिलेखालयमा दाखिला गरिने छ।
२. संयुक्त राष्ट्र संघका महासचिवले संयुक्त राष्ट्र संघका सम्पूर्ण सदस्यहरू र यस महासन्धिको धारा ४ को प्रकरण १ मा उल्लेख भएका गैर सदस्य राष्ट्रहरूलाई प्रमाणित प्रति पठाउने छन्।